

Mat

Chapter 17

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Καὶ μεθ' ἡμέρας ἕξ, παραλαμβάνει ὁ Ἰησοῦς, τὸν Πέτρον καὶ
अनि -पछि दिन छ, लिनुभयो - येशूले - पत्रुस र
[G2532](#) [G3326](#) [G2250](#) [G1803](#) [G3880](#) [G3588](#) [G2424](#) [G3588](#) [G4074](#) [G2532](#)
- Ἰάκωβον καὶ Ἰωάννην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος
याकूब र यूहन्ना - भाइ उनको अनि लानुभयो उनीहरूलाई -मा पहाड
[G2385](#) [G2532](#) [G2491](#) [G3588](#) [G0080](#) [G0846](#) [G2532](#) [G0399](#) [G0846](#) [G1519](#) [G3735](#)
- ὕψηλόν κατ' ἰδίαν.
अग्लो -मा एकलै
[G5308](#) [G2596](#) [G2398](#)

त्यसको छ दिनपछि, येशू आफूसंग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए।

- 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ
र रूपान्तरित-हुनुभयो सामुन्ने उनीहरूको र चम्क्यो - अनुहार उहाँको
[G2532](#) [G3339](#) [G1715](#) [G0846](#) [G2532](#) [G2989](#) [G3588](#) [G4383](#) [G0846](#)
- ὡς ὁ ἥλιος, τὰ δὲ ἰμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
जस्तो - सूर्य - र लुगा उहाँको भए सेता जस्तो - ज्योति
[G5613](#) [G3588](#) [G2246](#) [G3588](#) [G1161](#) [G2440](#) [G0846](#) [G1096](#) [G3022](#) [G5613](#) [G3588](#) [G5457](#)

तिनीहरूको आँखा अघि, येशू परिवर्तन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो।

- 3 καὶ ἰδοὺ, ὠφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας, συλλαλοῦντες μετ' αὐτοῦ.
र हेर देखिए उनीहरूलाई मोशा र एलिया कुराकानी-गर्दै -सँग उहाँसँग
[G2532](#) [G3708](#) [G3708](#) [G0846](#) [G3475](#) [G2532](#) [G2243](#) [G4814](#) [G3326](#) [G0846](#)

तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।

- 4 ἀποκριθεὶς δὲ, ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστίν ἡμᾶς
जवाफ-दिँदै तब - पत्रुसले भन्नुभयो - येशूलाई प्रभु राम्रो छ हामीलाई
[G0611](#) [G1161](#) [G3588](#) [G4074](#) [G3004](#) [G3588](#) [G2424](#) [G2962](#) [G2570](#) [G1510](#) [G1473](#)
- ὧδε εἶναι. εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς: σοὶ μίαν, καὶ Μωϋσεῖ
यहाँ हुनु यदि चाहनुहुन्छ बनाउँछु यहाँ तीन पाल तपाईंलाई एउटा र मोशालाई
[G5602](#) [G1510](#) [G1487](#) [G2309](#) [G4160](#) [G5602](#) [G5140](#) [G4633](#) [G4771](#) [G1520](#) [G2532](#) [G3475](#)
- μίαν, καὶ Ἠλίᾱ μίαν.
एउटा र एलियालाई एउटा
[G1520](#) [G2532](#) [G2243](#) [G1520](#)

पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”

5 ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς; καὶ ἰδοὺ,
 अझ उहाँ बोल्दै-हुँदा हेर बादल उज्यालो छोप्यो उनीहरूलाई र हेर
[G2089](#) [G0846](#) [G2980](#) [G3708](#) [G3507](#) [G5460](#) [G1982](#) [G0846](#) [G2532](#) [G3708](#)

φωνῆ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ
 आवाज -बाट - बादलबाट भन्दै यो हो - पुत्र मेरो -
[G5456](#) [G1537](#) [G3588](#) [G3507](#) [G3004](#) [G3778](#) [G1510](#) [G3588](#) [G5207](#) [G1473](#) [G3588](#)

ἀγαπητός, ἐν ᾧ εὐδόκησα; ἀκούετε αὐτοῦ!
 प्रिय -मा जसमा प्रसन्न-छु सुन उहाँको
[G0027](#) [G1722](#) [G3739](#) [G2106](#) [G0191](#) [G0846](#)

जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

6 καὶ ἀκούσαντες, οἱ μαθηταὶ ἔπασαν ἐπὶ πρόσωπον αὐτῶν, καὶ
 र सुनेर - चेलाहरू ढले -मा मुख आफ्नो र
[G2532](#) [G0191](#) [G3588](#) [G3101](#) [G4098](#) [G1909](#) [G4383](#) [G0846](#) [G2532](#)

ἐφοβήθησαν σφόδρα.
 अत्यन्तै-डराए अत्यन्तै
[G5399](#) [G4970](#)

चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोटो परे।

7 καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἀψάμενος αὐτῶν, εἶπεν, Ἐγέρθητε, καὶ
 र नजिक-आउनुभयो - येशू र छोएर उनीहरूलाई भन्नुभयो उठ र
[G2532](#) [G4334](#) [G3588](#) [G2424](#) [G2532](#) [G0680](#) [G0846](#) [G3004](#) [G1453](#) [G2532](#)

μὴ φοβεῖσθε.
 न डराऊ
[G3361](#) [G5399](#)

तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।”

8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον εἰ μὴ αὐτὸν
 उचालेर तब - आँखा आफ्ना कसैलाई देखेनन् बाहेक - उहाँ
[G1869](#) [G1161](#) [G3588](#) [G3788](#) [G0846](#) [G3762](#) [G3708](#) [G1487](#) [G3361](#) [G0846](#)

Ἰησοῦν μόνον.
 येशूलाई मात्र
[G2424](#) [G3440](#)

चेलाहरूले पुलुकक हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।

9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς,
 अनि ओर्लिँदा उनीहरू -बाट - पहाडबाट आज्ञा-दिनुभयो उनीहरूलाई - येशूले
[G2532](#) [G2597](#) [G0846](#) [G1537](#) [G3588](#) [G3735](#) [G1781](#) [G0846](#) [G3588](#) [G2424](#)

λέγων, Μηδενὶ εἶπητε τὸ ὄραμα, ἕως οὔ ὁ Υἱός τοῦ ἀνθρώπου
 भन्दै कसैलाई नभन - दर्शन जबसम्म - - मानिसको-पुत्र - मानिसको
[G3004](#) [G3367](#) [G3004](#) [G3588](#) [G3705](#) [G2193](#) [G3739](#) [G3588](#) [G5207](#) [G3588](#) [G0444](#)

ἐκ νεκρῶν ἐγερθῆ.
 -बाट मृत्युबाट जीवित-हुनुहुन्न
[G1537](#) [G3498](#) [G1453](#)

येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लिँदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नु।”

10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταί, λέγοντες, Τί οὖν οἱ γραμματεῖς
अनि सोधे उहाँलाई - चेलाहरूले भन्दै किन त - शास्त्रीहरूले
[G2532](#) [G1905](#) [G0846](#) [G3588](#) [G3101](#) [G3004](#) [G5101](#) [G3767](#) [G3588](#) [G1122](#)

λέγουσιν ὅτι Ἥλιαν δεῖ ἐλθεῖν πρῶτον?
भन्छन् कि एलिया आवश्यक-छ आउनु पहिले
[G3004](#) [G3754](#) [G2243](#) [G1163](#) [G2064](#) [G4412](#)

चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”

11 ὁ δὲ ἀποκριθεὶς, εἶπεν, Ἥλιος μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα.
- तर जवाफ-दिदै भन्नुभयो एलिया वास्तवमा आउँछन् र पुनर्स्थापना-गर्नेछन् सबै
[G3588](#) [G1161](#) [G0611](#) [G3004](#) [G2243](#) [G3303](#) [G2064](#) [G2532](#) [G0600](#) [G3956](#)

येशूले भन्नुभयो, “एलिया आउँदैछन् भनेर तिनीहरूले ठिकै भनेका हुन्। अनि यो साँचो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्।

12 λέγω δὲ ὑμῖν, ὅτι Ἥλιος ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν,
भन्छु तर तिमीहरूलाई कि एलिया पहिल्यै आइसके र उनीहरूले चिनेनन् उनलाई
[G3004](#) [G1161](#) [G4771](#) [G3754](#) [G2243](#) [G2235](#) [G2064](#) [G2532](#) [G3756](#) [G1921](#) [G0846](#)

ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. οὕτως καὶ, ὁ Υἱὸς τοῦ
तर गरे -मा उनलाई जे चाहे यसरी नै - मानिसको-पुत्र -
[G0235](#) [G4160](#) [G1722](#) [G0846](#) [G3745](#) [G2309](#) [G3779](#) [G2532](#) [G3588](#) [G5207](#) [G3588](#)

ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν.
मानिसको दुःख-पाउने-छन् दुःख-पाउने -बाट उनीहरूबाट
[G0444](#) [G3195](#) [G3958](#) [G5259](#) [G0846](#)

तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।”

13 τότε συνῆκαν οἱ μαθηταί ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν
तब बुझे - चेलाहरूले कि -को-बारेमा यूहन्ना - बपतिस्मा-दिने भन्नुभएको
[G5119](#) [G4920](#) [G3588](#) [G3101](#) [G3754](#) [G4012](#) [G2491](#) [G3588](#) [G0910](#) [G3004](#)

αὐτοῦ.
उनीहरूलाई
[G0846](#)

तब चेलाहरूले तिनीहरूलाई बपतिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।

14 Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν,
अनि आएपछि -कहाँ - भीडकहाँ आयो उहाँकहाँ मानिस-एक घुँडा-टेक्दै उहाँलाई
[G2532](#) [G2064](#) [G4314](#) [G3588](#) [G3793](#) [G4334](#) [G0846](#) [G0444](#) [G1120](#) [G0846](#)

येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो।

15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιαζεται, καὶ κακῶς
र भन्दै प्रभु कृपा-गर्नुहोस् मेरो - छोरालाई किनभने मिर्गी-लाग्छ र अत्यन्तै
[G2532](#) [G3004](#) [G2962](#) [G1653](#) [G1473](#) [G3588](#) [G5207](#) [G3754](#) [G4583](#) [G2532](#) [G2560](#)

πάσχει; πολλάκις γὰρ पाίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
दुःख-पाउँछ धेरैपटक किनभने खस्छ -मा - आगोमा र धेरैपटक -मा - पानीमा
[G3958](#) [G4178](#) [G1063](#) [G4098](#) [G1519](#) [G3588](#) [G4442](#) [G2532](#) [G4178](#) [G1519](#) [G3588](#) [G5204](#)

त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ।

16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν
 र ल्याएँ उसलाई - चेलाहरूकहाँ तपाईंका र उनीहरूले सकेनन् उसलाई
[G2532](#) [G4374](#) [G0846](#) [G3588](#) [G3101](#) [G4771](#) [G2532](#) [G3756](#) [G1410](#) [G0846](#)

θεραπεύσαι.
 निको-पार्न
[G2323](#)

मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”

17 ἀποκριθεὶς δὲ, ὁ Ἰησοῦς εἶπεν, ᾧ γενεὰ ἄπιστος καὶ διεστραμμένη,
 जवाफ-दिदै तब - येशूले भन्नुभयो ओ पुस्ता अविश्वासी र बिगारिएको
[G0611](#) [G1161](#) [G3588](#) [G2424](#) [G3004](#) [G5599](#) [G1074](#) [G0571](#) [G2532](#) [G1294](#)

ἕως πότε μεθ' ὑμῶν ἔσομαι? ἕως πότε ἀνέξομαι ὑμῶν? φέρετέ μοι
 कहिलेसम्म कति -सँग तिमीहरूसँग हुनेछु कहिलेसम्म कति सहनेछु तिमीहरूलाई ल्याऊ मकहाँ
[G2193](#) [G4219](#) [G3326](#) [G4771](#) [G1510](#) [G2193](#) [G4219](#) [G0430](#) [G4771](#) [G5342](#) [G1473](#)

αὐτὸν ὧδε.
 उसलाई यहाँ
[G0846](#) [G5602](#)

येशूले जवाफ दिनुभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहिलेसम्म बस्न सक्छु? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।”

18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξήλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον,
 र हफ्कानुभयो त्यसलाई - येशूले र निस्क्यो -बाट उसबाट - दुष्टात्मा
[G2532](#) [G2008](#) [G0846](#) [G3588](#) [G2424](#) [G2532](#) [G1831](#) [G0575](#) [G0846](#) [G3588](#) [G1140](#)

καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
 र निको-भयो - केटो -देखि - घडीदेखि त्यस
[G2532](#) [G2323](#) [G3588](#) [G3816](#) [G0575](#) [G3588](#) [G5610](#) [G1565](#)

येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।

19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν, εἶπον, Διὰ τί
 तब आएर - चेलाहरू - येशूकहाँ -मा एकलैमा भने किन किन
[G5119](#) [G4334](#) [G3588](#) [G3101](#) [G3588](#) [G2424](#) [G2596](#) [G2398](#) [G3004](#) [G1223](#) [G5101](#)

ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό?
 हामी सकेनौं सकेनौं निकाल्न त्यसलाई
[G1473](#) [G3756](#) [G1410](#) [G1544](#) [G0846](#)

तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौं?”

20 ὁ δὲ λέγει αὐτοῖς, Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. ἄμην γὰρ, λέγω
 - तर भन्नुभयो उनीहरूलाई किनभने - अल्पविश्वास तिमीहरूको साँच्चै किनभने भन्छु
[G3588](#) [G1161](#) [G3004](#) [G0846](#) [G1223](#) [G3588](#) [G3640](#) [G4771](#) [G0281](#) [G1063](#) [G3004](#)

ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τοῦτο, ἔστω
 तिमीहरूलाई यदि छ विश्वास जस्तो दाना रायोको भन्नेछौ - पहाडलाई यो
[G4771](#) [G1437](#) [G2192](#) [G4102](#) [G5613](#) [G2848](#) [G4615](#) [G2046](#) [G3588](#) [G3735](#) [G3778](#)

Μετάβα ἔνθεν ἐκεῖ! καὶ μεταβήσεται; καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
 सर यहाँबाट त्यहाँ र सर्नेछ र केही असम्भव-हुनेछैन तिमीहरूलाई
[G3327](#) [G1759](#) [G1563](#) [G2532](#) [G3327](#) [G2532](#) [G3762](#) [G0101](#) [G4771](#)

येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।”

21	<Τοῦτο	δὲ	τὸ	γένος	οὐκ	ἐκπορεύεται,	εἰ	μὴ	ἐν	προσευχῇ	καὶ
	यो	तर	-	जातिको	निस्कँदै	निस्कँदै	बाहेक	-	-मा	प्रार्थना	र
	G3778	G1161	G3588	G1085	G3756	G1607	G1487	G3361	G1722	G4335	G2532

νηστεία>.

उपवासमा

[G3521](#)

+ 17:21 केही ग्रीक प्रतिलिपिहरूमा पद 21 मा थपिएको छ: "यस्तो प्रकारको दुष्ट-आत्मा केवल प्रार्थना वा उपवासद्वारा मात्र निस्कन्छ।"

22	Συστρεφομένων	δὲ	αὐτῶν	ἐν	τῇ	Γαλιλαία,	εἶπεν	αὐτοῖς	ὅ	Ἰησοῦς,	
	भेला-हुँदा		तब	उनीहरू	-मा	-	गालीलमा	भन्नुभयो	उनीहरूलाई	-	येशूले
	G4962		G1161	G0846	G1722	G3588	G1056	G3004	G0846	G3588	G2424
	Μέλλει	ὁ	Υἱός	τοῦ	ἀνθρώπου	παραδίδοσθαι	εἰς	χεῖρας	ἀνθρώπων,		
	हुन-लागेको-छ	-	मानिसको-पुत्र	-	मानिसको	सुम्पिनु	-मा	हातमा	मानिसहरूको		
	G3195	G3588	G5207	G3588	G0444	G3860	G1519	G5495	G0444		

त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, "मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिनेछ।"

23	καὶ	ἀποκτενοῦσιν	αὐτόν;	καὶ	τῇ	τρίτῃ	ἡμέρᾳ	ἐγερθήσεται.	καὶ
	र	मार्नेछन्	उहाँलाई	र	-	तेस्रो	दिनमा	जीवित-हुनुहुनेछ	र
	G2532	G0615	G0846	G2532	G3588	G5154	G2250	G1453	G2532

ἐλυπήθησαν σφόδρα.

अत्यन्तै-दुःखी-भए अत्यन्तै

[G3076](#)

[G4970](#)

ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।" येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुःबै दुःखित भए।

24	Ἐλθόντων	δὲ	αὐτῶν	εἰς	Καφαρναοὺμ,	προσῆλθον	οἱ	τὰ	δίδραχμα		
	आएपछि	तब	उनीहरू	-मा	कफर्नहुममा	आए	-	-	दुई-द्राक्मा		
	G2064	G1161	G0846	G1519	G2584	G4334	G3588	G3588	G1323		
	λαμβάνοντες	τῷ	Πέτρῳ,	καὶ	εἶπαν,	Ὁ	διδάσκαλος	ὕμῶν	οὐ	τελεῖ	<τὰ>
	लिनेहरू	-	पत्रुसकहाँ	र	भने	-	गुरुले	तिमीहरूका	तिर्देनन्	तिर्देनन्	-
	G2983	G3588	G4074	G2532	G3004	G3588	G1320	G4771	G3756	G5055	G3588

δίδραχμα?

दुई-द्राक्मा

[G1323](#)

येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, "के तिमीहरूका गुरुले दोहोरो महसूल तिर्नु हुन्छ?"

25	λέγει,	Ναί.	καὶ	ἐλθόντα	εἰς	τὴν	οἰκίαν,	προέφθασεν	αὐτόν	ὅ	Ἰησοῦς,
	भन्थो	तिर्छन्	र	आएपछि	-मा	-	घरमा	पहिले-नै-बोल्नुभयो	उनलाई	-	येशूले
	G3004	G3483	G2532	G2064	G1519	G3588	G3614	G4399	G0846	G3588	G2424

λέγων,	Τί	σοι	δοκεῖ,	Σίμων?	οἱ	βασιλεῖς	τῆς	γῆς,	ἀπὸ	τίνων
भन्दै	के	तिम्रो	लाग्छ	शिमीन	-	राजाहरूले	-	पृथ्वीका	-बाट	कसबाट
G3004	G5101	G4771	G1380	G4613	G3588	G0935	G3588	G1093	G0575	G5101

λαμβάνουσιν	τέλη	ἢ	κῆνσον?	ἀπὸ	τῶν	υἰῶν	αὐτῶν,	ἢ	ἀπὸ	τῶν
लिन्छन्	कर	वा	महसुल	-बाट	-	छोराहरूबाट	आफ्ना	वा	-बाट	-
G2983	G5056	G2228	G2778	G0575	G3588	G5207	G0846	G2228	G0575	G3588

ἀλλοτριῶν?

अरूबाट

[G0245](#)

पत्रुसले जवाफदिए, "हो, येशूले ती करहरू तिर्नुहुन्छ।" त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अधिनै, येशूले भन्नुभयो, "यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?"

26	εἰπόντος	δέ,	Ἄπὸ	τῶν	ἀλλοτρίων,	ἔφη	αὐτῷ	ὁ	Ἰησοῦς,	Ἄρα, γε
	भनेपछि	तब	अरूबाट	-	अरूबाट	भन्नुभयो	उनलाई	-	येशूले	तब-त
	G3004	G1161	G0575	G3588	G0245	G5346	G0846	G3588	G2424	G0686
	ἐλεύθεροί	εἰσιν	οἱ	υἱοί.						
	छुट	छन्	-	छोराहरू						
	G1658	G1510	G3588	G5207						

पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।” येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन।

27	ἵνα	δὲ	μὴ	σκανδαλίσωμεν	αὐτούς,	πορευθεὶς	εἰς	θάλασσαν,	βάλε		
	तर	तर	न	ठेस-लगाऊँ	उनीहरूलाई	गएर	-मा	समुद्रमा	हाल		
	G2443	G1161	G3361	G4624	G0846	G4198	G1519	G2281	G0906		
	ἄγκιστρον,	καὶ	τὸν	ἀναβάντα	πρῶτον	ἰχθὺν	ἄρον,	καὶ	ἀνοίξας	τὸ	στόμα
	बल्छी	र	-	उक्लेको	पहिलो	माछा	उठा	र	खोलेर	-	मुख
	G0044	G2532	G3588	G0305	G4412	G2486	G0142	G2532	G0455	G3588	G4750
	αὐτοῦ,	εὐρήσεις	στατήρα;	ἐκεῖνον	λαβῶν,	δὸς	αὐτοῖς	ἀντὶ	ἐμοῦ	καὶ	σοῦ.
	त्यसको	पाउनेछौ	स्तातेर	त्यो	लिएर	देऊ	उनीहरूलाई	-को-लागि	मेरो	र	तिम्रो
	G0846	G2147	G4715	G1565	G2983	G1325	G0846	G0473	G1473	G2532	G4771

तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौं। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमिले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमिले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”